

बहुसंख्यक नेपाली एनएचएसको सेवासित असन्तुष्ट

लण्डन । युकेका बहुसंख्यक नेपालीहरू बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)बाट असन्तुष्ट रहेको पाइएको छ ।

युके नेपाल मैत्री समाजले बेलायतको विंग लटरी फण्डको आर्थिक तथा बोर्नमाउथ विश्वविद्यालयको नैतिक सहयोगमा गरेको सर्भेक्षणले सो खुलासा गरेको हो । अनुसन्धानको विहीवार सार्वजनिक गरिएको नतिजा अनुसार सर्भेक्षणमा सहभागीमध्ये ४९ प्रतिशतले मात्र एनएचएससितको अनुभव सन्तोषप्रद भएको बताए ।

जसअनुसार ५१ प्रतिशत एनएचएसबाट सन्तुष्ट छैनन् ।

अनुसन्धानका अनुसार स्वास्थ्य सेवाप्रतिको अनुभव तीतो हुनुमा कमजोर सन्देश आदानप्रदान र स्वास्थ्यसेवा प्रदायक र कर्मचारीहरूको असहयोगी प्रवृत्ति मुख्य कारण रहेको छ । अनुसन्धानले एनएचएसको इक्वेल डेलिभरी स्ट्याण्डर्ड सेवा स्थानीय तहमा कार्यान्वयन हुन र नेपाली सेवाग्राहीहरूमा प्रभावकारी रूपले लागू हुन अझै बाँकी रहेको देखाएको छ ।

अनुसन्धानका क्रममा धेरैवटा जिपी (जनरल प्राक्टिसनर्स) हरुलाई सम्पर्क गरिए पनि प्रायले कार्यव्यस्तता देखाउँदै सम्पर्कमा आएनन् ।

अंग्रेजी भाषामा कमजोरी, स्वास्थ्यसेवा र सामाजिक हेरचाहमा सबैभन्दा ठूलो बाधकको रूपमा रहेको अध्ययनले देखाएको छ । अध्ययनमा भाग लिएकामध्ये एक तिहाइमात्र अंग्रेजी भाषामा पोख्त थिए ।

अध्ययनले धेरै नेपालीहरू उच्च शिक्षाको बावजूद पनि थोरै आम्दानीमा बाँचिरहेको र त्यसले कमजोर जीवनशैलीमा बाँच्न बाध्य पार्दा उनीहरूको स्वास्थ्यमा असर परिरहेको निष्कर्ष निकालेको छ ।

धेरैजसो वृद्धावस्थाका नेपालीहरू भाडामा र अरुसित साझेदारीमा बसिरहेको र उनीहरू स्थानीय निकायले उपलब्ध गराएको आवास सुविधाप्रति असन्तुष्ट रहेको

अध्ययनले देखाएको छ । सो असन्तुष्टीले वृद्धाहरूको स्वास्थ्यमा जोखिम थपेको र दीर्घकालिन असर परेको पनि अध्ययनले बताएको छ ।

अध्ययनले वृद्धावस्थाका नेपालीहरू उच्चरक्तचाप, मधुमेह, कोलेस्ट्रॉल, दम, क्षयरोग लगायतबाट ग्रसित रहेको पत्ता लगाएको छ । उनीहरूलाई एनएचएसको प्रभावकारी सहयोग हुनु जरूरी रहेको अध्ययनले सिफारिस गरेको छ ।

नेपालीहरूमा आयुर्वेदिक उपचार पद्धति प्रचलित रहेको र सोको व्यवहारिक र सुरक्षित प्रयोग बारे उनीहरूमा बलियो पारम्परिक विश्वास रहेको अनुसन्धानले देखाएको छ ।

सर्भे ग्रीनवीच र प्लमस्टिड क्षेत्रमा गत मे महिनामा गरिएको थियो । सर्भेमा ३६० नेपालीले भाग लिएका थिए । प्रत्यक्ष अन्तरवार्ता र लक्षित समूहसित छलफल गरी सर्भे सम्पन्न गरिएको थियो ।

थप जानकारीका लागि

युके नेपाल मैत्री समाजका अध्यक्ष अलान स्यांका

र अध्ययनका प्रमुख डा. विभा सिंखडा